

कृषि तथा वनविज्ञान विश्वविद्यालय  
सेवा आयोगको कार्यालय

कर्मचारीहरूको पाठ्यक्रम (संशोधन सहित) - २०७२  
परीक्षा प्रणाली

(क) खुल्ला प्रतियोगिता अन्तर्गत सहायक प्रशासक वा सो सरह (अधिकृत स्तर तृतीय श्रेणी) लेखा अधिकृत, कानून अधिकृत, आई.टी. अधिकृत र सिभिल इन्जिनियर पदहरूको लिखित परीक्षा (अन्यथा उल्लेख भए बाहेक) तोकिएको पाठ्यक्रम भित्र रही देहाय अनुसार संचालन गरिने छ :

क्र.सं.	पत्र	विषय	प्रश्न संख्या	पूर्णाङ्क
१.	प्रथम पत्र	सामान्य तथा विषयगत ज्ञान (वस्तुगतप्रश्न)	५०	५०
२.	द्वितीय पत्र	खण्ड (क) प्रशासन र व्यवस्थापन एवं संविधान, ऐन, नियम र विश्वविद्यालय सम्बन्धी ज्ञान (विषयगत प्रश्न)	५	२५
		खण्ड (ख)समूह/ पदसंग सम्बन्धित ज्ञान (विषयगत प्रश्न)	५	२५
<b>कूल पूर्णाङ्क</b>				<b>१००</b>

(ख) कम्प्युटर सम्बन्धी ज्ञान आवश्यक हुने पदहरूका लागि खुल्ला प्रतियोगिता अन्तर्गत स्थायी पदपूर्ति गर्दा कम्प्युटर प्रयोग सम्बन्धी ज्ञानको परीक्षण गरी योग्य ठहरिएका उम्मेदवारहरूलाई मात्र लिखित परीक्षामा सम्मिलित गराइनेछ । कम्प्युटर प्रयोगसम्बन्धी ज्ञानको प्रयोगात्मक परीक्षाको पाठ्यांश सेवा आयोगले तोके बमोजिम हुनेछ ।

**प्रशासन/ आर्थिक प्रशासन सेवा /समूहका सबै पदहरूको कम्प्युटर प्रयोग सम्बन्धी ज्ञानको तथा प्रयोगात्मक परीक्षाको पाठ्यक्रम**

परम्परागत कार्यशैलिमा आवश्यकता अनुसार परिमार्जन गर्दै विश्वविद्यालयको दैनिक प्रशासनलाई पारदर्शी र बैज्ञानिक पद्धतिमा रुपान्तरण गर्नु आजको आवश्यकता हो । नेपाल जस्तो विकासोन्मुख मुलुकको लागि सूचना तथा संचार प्रविधिको अत्यधिक आवश्यकता र महत्व त छ नै, यसको पहुच

विश्वविद्यालयमा कार्यरत सबै तहका कर्मचारीहरूलाई गतिशील र प्रभावकारी बनाउन कम्प्युटरको नविनतम प्रयोग गर्नु गराउनु नितान्त आवश्यक भै सकेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको दैनिक प्रशासनिक कार्यलाई समयानुकूल परिवर्तन गरी चुस्त, दुरुस्त र प्रभावकारी बनाउने सन्दर्भमा विश्वविद्यालयको कार्य सम्पादनमा नविनतम प्रविधिको प्रयोग र यसको अनिवार्यतालाई मध्यनजर गर्दै सहायक स्तरका पदहरू वा सो भन्दा माथिका प्रशासन/आर्थिक प्रशासन सेवा/समूहका पदहरूको खुल्ला प्रतियोगितातर्फ स्थायी पदपूर्ति गर्दा शर्तको रूपमा कम्प्युटर सम्बन्धी ज्ञानलाई आधार मानिएको छ ।

सूचना तथा संचार प्रविधिको विकासले आज विश्व साँघुरोमा सिमित हुन पुगेको । समयानुकूल यसको प्रयोगले कार्यसम्पादनमा चुस्त, दुरुस्त र प्रभावकारी हुने भएकोले विश्वविद्यालयको प्रशासनिक कार्यलाई अझ परिष्कृत बनाउन कम्प्युटर प्रविधिलाई सेवा प्रवेशको पूर्व शर्तको रूपमा लिइएको छ । कम्प्युटर प्रयोग सम्बन्धी ज्ञानको परीक्षणमा योग्य भएका उम्मेदवारहरूलाई मात्र लिखित परीक्षामा सम्मिलित गराइने छ । कम्प्युटरको प्रयोगात्मक परीक्षामा प्राप्त गरेको अङ्क गणना गरिने छैन । कम्प्युटर प्रयोग सम्बन्धी आधारभूत ज्ञानको परीक्षाको पूर्णाङ्क सबै पदहरूका लागि ५० र उत्तीर्णाङ्क २५ हुनेछ ।

सहायक प्रशासक वा सो सरहको प्रशासन सेवा/समूहका पदहरुको लागि कम्प्युटर प्रयोग सम्बन्धी  
ज्ञानको प्रयोगात्मक परीक्षाको पाठ्यक्रम

1. Knowledge of operating systems:  
Microsoft Windows & their version
2. Knowledge to backup data and store them for further use.
3. Knowledge of essential application programs:
  - a) Microsoft office package (MS word, MS excel, MS power point &MS Access)
  - b) Data base Programs (Dbase & Fax Pro.)
  - c) Photo editing programs (Paintbrush, Adobe Photoshop, Macromedia, freehand package etc) programs
4. Printing & Scanning knowledge
5. Internet& E-mail uses for official purposes.

Evaluation Method

- Typing letters using MS word in Nepali & English scripts
- Design Pvc card using appropriate program
- Maintain the database of AFU staff using MS excel/Access

Necessary to prepare slides of AFU structure & present them

लेखा अधिकृत वा आर्थिक प्रशासन सेवा/समूहका पदहरूको लागि कम्प्युटर प्रयोग सम्बन्धी  
ज्ञानको प्रयोगात्मक परीक्षाको पाठ्यक्रम

1. Knowledge of operating systems:  
Microsoft Windows & their version
2. Knowledge to backup data and store them for further use.
3. Knowledge of essential application programs:
  - a) Microsoft office package (MS word, MS excel, MS power point & MS Access)
  - b) Data base Programs (Dbase & Fox Pro.)
  - c) Photo editing programs (Paintbrush, Adobe Photoshop, Macromedia, freehand package)
4. Printing & Scanning knowledge
5. Preparation of the balance sheet Using Computer
6. Statistical Analysis package such as tally
7. Check any financial data prepared by sub-ordinate staff
8. Prepare small program packages using: MS Access, MS excel Dbase, Fox Pro. etc.
9. Knowledge of internet & e-mail.
10. Knowledge of Printing and Scanning.

**Evaluation Method**

- Typing letters using MS word in Nepali & English
- Prepare the list of the AFU faculty & staff using MS excel & present their- names in alphabetical order, status, salary, tax & phone number
- Preparation of statistical data of the current financial condition of the university using any program to generate the data and essential graphs
- Preparation of a salary sheet of the staff & Faculties of AFU.

अधिकृत स्तर तृतीय अन्तर्गत सहायक प्रशासक वा सो सरह सवै सेवा/समूहका पदको खुल्ला र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

प्रथम पत्र : सामान्य तथा विषयगत ज्ञान (वस्तुगत प्रश्न)

पूर्णाङ्क : ५०

नेपालको भौगोलिक, ऐतिहासिक, राजनैतिक, प्रशासनिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक अवस्था सम्बन्धी सामान्य ज्ञान, विश्वका विविध पक्ष र महत्वपूर्ण समसामयिक घटनाहरू सम्बन्धी सामान्य जानकारी एवं पद अनुसारको विषयसंग सम्बन्धित सामान्य ज्ञान ।

द्वितीय पत्र : विषयगत ज्ञान खण्ड (क) प्रशासन र व्यवस्थापन एवं संविधान, ऐन नियम र

विश्वविद्यालय संगठन सम्बन्धी ज्ञान - पूर्णाङ्क २५

### १. सार्वजनिक प्रशासन तथा व्यवस्थापनको अवधारणा

- परिचय, उद्देश्य, कार्यक्षेत्र र महत्व
- सार्वजनिक प्रशासन र निजी प्रशासनको समानता र भिन्नता
- प्रशासनिक व्यवस्थापनका सिद्धान्त, विधि एवं कार्यहरू

### २. संगठन र यस्का प्रमुख पक्षहरू

- संगठनको परिचय, प्रकार र यसको स्वरूप
- संगठन निर्माणका प्रमुख आधारहरू तथा सिद्धान्तहरू
- संगठनात्मक व्यवहार (Organizational Behaviour)
- समूह गतिशीलता (Group dynamics)
- परामर्श दिने, निर्णय लिने तथा कार्यान्वयन गर्ने निकाय (Staff & Line Agencies)

### ३. कर्मचारीतन्त्र (Bureaucracy)

- कर्मचारीतन्त्रको प्रकृति र यसको अवधारणा
- कर्मचारीतन्त्रका प्रकारहरू
- कर्मचारीतन्त्रका सवल र दुर्बल पक्षहरू
- सार्वजनिक प्रशासनमा कर्मचारीतन्त्रको भूमिका
- निर्णय लिने प्रक्रिया
- कर्मचारीको संगठित हुने अधिकार सकारात्मक/नकारात्मक पक्षहरू
- कर्मचारीको आचरण/ अनुशासन

### ४. सार्वजनिक प्रशासनका संचालन विधिहरू

- समन्वयको परिभाषा, यसको महत्व र तरिकाहरू
- विकेन्द्रीकरण र अधिकार प्रत्यायोजन सम्बन्धी व्यवस्था

- सुपरिवेक्षण अनुगमन तथा मूल्यांकन
- वार्ता गर्ने तरिका तथा सीपवारे सैद्धान्तिक ज्ञान
- गुनासो व्यवस्थापन
- अभिलेखको महत्व र यसको व्यवस्थापन
- निर्णय लिने क्षमता, प्रकृया र यसका आधारभूत सिद्धान्त

#### ५. योजनावद्ध विकासका आयामहरु

- विकास प्रशासनको अवधारणा
- नेपालमा योजनावद्ध विकासक्रम
- विकासका सम्भावना र चुनौतिहरु
- चालु योजनाको नीति, उद्देश्य, प्राथमिकता र कार्यक्रमहरु

#### ६. तथ्यांक एवं सूचनाको संकलन, प्रशोधन, विश्लेषण तथा प्रस्तुतिकरण

- सार्वजनिक प्रशासनमा तथ्यांक एवं सूचनाको महत्व र उपयोगिता
- तथ्यांक तथा सूचना संकलनका विधिहरु
- तथ्यांक तथा सूचनाको प्रकृति र श्रोत
- तथ्यांक तथा सूचना प्रकाशन, विश्लेषण र प्रस्तुतिकरणको ज्ञान

#### ५. शिक्षा र शैक्षिक प्रशासन

- शिक्षाको परिचय, उद्देश्य तथा शिक्षाको सामाजिक, आर्थिक र राजनैतिक भूमिका
- नेपालको शैक्षिक इतिहास र महत्वपूर्ण शैक्षिक घटनाहरु

#### ६. संविधान, ऐन, नियम र विश्वविद्यालय संगठन सम्बन्धी

- नेपालको संविधान
  - प्रमुख विशेषताहरु
  - कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बन्धी ज्ञान
  - नेपालको संविधानमा शिक्षा सम्बन्धी प्रावधान
- संविधान, ऐन, नियम र कार्यव्यवस्थापन प्रणालीको अर्थ र यिनीहरु वीचको अन्तरसम्बन्ध
- शिक्षा प्रणालीको व्यवस्थापन सम्बन्धी विभिन्न ऐन नियमहरु
  - शिक्षा ऐन २०२८ र शिक्षा नियमावली, २०५९
  - विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०
  - चालु र सो भन्दा अघिल्लो पञ्चवर्षीय योजनामा शिक्षा सम्बन्धी व्यवस्था
- शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालय वीचको सम्बन्धका विविध आयामहरु
- कृ.व.वि.को संगठनात्मक स्वरूप, तिनको अन्तरसम्बन्ध एवं कार्यक्षेत्र
  - कृ.व.वि. ऐन २०६७ (संशोधन सहित ) को जानकारी
  - कृ.व.वि.संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमावली २०६९ (संशोधन सहित ) को

जानकारी

- कृ.व.वि. शिक्षक कर्मचारी सेवा सम्बन्धी नियममवली २०६९ (संशोधन सहित ) को जानकारी
- कृ.व.वि. आर्थिक व्यवस्थापन सम्बन्धी नियमावली २०६९ (संशोधन सहित ) को जानकारी